



प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. २

जनकपुरधाम, धनुषा, नेपाल

लोक सेवा तयारी कक्षा सञ्चालन सम्बन्धी

आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०७७।१।२८

“मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान” अन्तर्गत आ.व.२०७७।०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश नं. २ का सप्तरी, धनुषा, रौतहट र पर्सा गरी ४ जिल्लाका जिल्ला सदरमुकाममा सरकारी सेवामा प्रवेश गर्न चाहने इच्छुक महिलाहरूका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेकोले यस प्रकृतिका कक्षा सञ्चालन गर्ने उद्देश्यले दर्ता भई सञ्चालनमा रहेका इच्छुक संघ, संस्थाहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव सहितको सिलबन्दी निवेदन यस कार्यालयमा पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।

शर्तहरू:

- कार्यक्रम सञ्चालन गर्न इच्छुक संघ, संस्थाहरूले निम्नानुसार कागजातहरू पेश गर्नु पर्ने छ ।
 - संस्था दर्ता प्रमाण पत्र तथा नवीकरणको प्रतिलिपि थान-१
 - मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि थान-१
 - आ.व.२०७६।०७७ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि थान-१
 - सम्बन्धित विषयमा गरे/भएको अनुभव तथा कार्यक्रमको प्रमाणको प्रतिलिपि थान-१
- सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा निवेदन दर्ता गर्नु पर्नेछ । निवेदन दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलि पल्ट निवेदन दर्ता गर्न सकिनेछ । शिलबन्दी प्रस्तावहरू १६ औं दिनको २:०० वजे प्रस्तावदाता वा निजको प्रतिनिधीको रहोवरमा खोलिने छ । सो समयमा प्रस्तावदाता वा निजको प्रतिनिधी उपस्थिति नभएमा प्रस्ताव खोल्न बाधा पर्ने छैन ।
- एउटा संस्थाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने गरी एउटा जिल्ला वा उल्लेखित एक भन्दा बढी जिल्लामा कार्यक्रम संचालन गर्ने गरी प्रस्ताव पेश गर्न सक्नेछन् ।
- लोक सेवा आयोगले स्वीकृत गरेको खरीदार (रा.प.अनं.द्वितीय श्रेणी) र नायब सुब्बा (रा.प.अनं.प्रथम श्रेणी) को पाठ्यक्रम तथा मापदण्ड अनुसार सैद्धान्तिक विधि र प्रकृयाहरू अवलम्बन गरी कक्षा सञ्चालन गर्नु पर्नेछ । साथै, पाठ्यक्रम अनुसारको कार्ययोजना प्रस्ताव साथ पेश गर्नु पर्नेछ ।
- लोक सेवा तयारी कक्षामा न्यूनतम ४० (चालीस) जना सहभागी हुनु पर्ने र कम्तीमा ६० कार्यदिन र प्रतिदिन न्यूनतम दुई सत्र कक्षा सञ्चालन गर्नु पर्नेछ ।
- लोक सेवा तयारी कक्षामा अध्यापन गर्ने मुख्यमुख्य श्रोत व्यक्तिको नामावली र विषय विशेषज्ञता खुल्ने विवरण पेश गर्नु पर्नेछ ।
- तयारी कक्षा संचालन गर्ने स्थानको अवस्थिति; पूर्वाधारको अवस्था र अन्य सुविधा खुल्ने कागजातहरू वा प्रमाण संलग्न गर्नु पर्ने छ ।
- विद्यार्थीहरूलाई पाठ्यक्रम Hands out तथा Notes को आवश्यकतानुसार Hardcopy वा softcopy उपलब्ध गराउनु पर्नेछ र पाक्षिक रुपमा परीक्षा अनिवार्य रुपमा लिनु पर्नेछ ।
- लोक सेवा तयारी कक्षा सम्पन्न भएपछि यस कार्यालयमा २ (दुई) प्रति प्रतिवेदन पेश गर्नु पर्नेछ ।
- लोक सेवा तयारी कक्षामा सहभागीहरूको छनौट यस कार्यालयबाट गरिने छ ।
- लोक सेवा तयारी कक्षाको कक्षाकोठा, मसलन्द लगायतको व्यवस्था संस्था आफैले गर्नु पर्नेछ ।
- लोक सेवा तयारी कक्षा सञ्चालन गरेको कम्तीमा २ वर्षको अनुभव प्राप्त भई सञ्चालनमा रहेको स्थानीय संस्थाहरूलाई प्राथमिकता दिइनेछ ।
- लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र प्रचलित कानूनको परिधिभित्र रही आर्थिक प्रस्तावमा सबैभन्दा कम रकम प्रस्ताव गर्ने संस्थालाई छनौट गरिने छ ।
यस सम्बन्धी अन्य कुराहरू बुझ्नु परेमा यस कार्यालयको बेटी पढाउ, बेटी बचाउ इकाईमा (सम्पर्क नं. ०४१-५९०१५९ कार्यालय समयभित्र) सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।